



लक्ष्मी सन्राइज बैंक लिमिटेड
Laxmi Sunrise Bank Limited

Branch (शाखा).....

**APPLICATION FOR TRANSFER OF FUNDS
(रकमान्तर गर्ने निवेदन फाराम)**

Date
मिति : D D M M Y Y Y Y

Please execute the payment instructions as per details given below : (कृपया निम्न निर्देशन बमोजिम भुक्तानी कार्यान्वयन गरिदिनु हुन अनुरोध गर्दछु ।)

Mode of Payment : Demand Draft (डिमाण्ड ड्राफ्ट) Wire/SWIFT Transfer (वायर/स्विफ्ट ट्रान्सफर) Fund Transfer to other Bank through IPS (आई.पिए.स. बाट अन्तरबैंक रकमान्तर) Manager's Cheque (मैनेजर्स चेक) RTGS (आर टी जि एस) Fund Transfer within Laxmi Sunrise Bank (रकमान्तर लक्ष्मी सन्राइज बैंक भित्रै) Other (अन्य).....

Purpose for Remit (रिमिट गर्नुको उद्देश्य)

Beneficiary (प्रापक)
(IN CAPITAL LETTER)

Beneficiary's Address (प्रापकको ठेगाना :)

Beneficiary's Account No. (प्रापकको खाता नं.)

Currency (मुद्रा)	Amount (रकम)

Amount in Words (रकम अक्षरमा) : _____

Beneficiary's Bank and Address : _____
(प्रापकको बैंक र ठेगाना)

SWIFT/IFS/RTGS Code (स्विफ्ट/आई.एफ.एस./आर.टि.जि.एस.कोड) : _____

In case of Demand Draft/Manager's Cheque, please handover the instrument to Mr./Ms. _____
whose signature is as under (डिमाण्ड ड्राफ्ट/मैनेजर्स चेकको हकमा निम्न दस्तखत नमूना भएका
श्री..... हस्ते पठाईदिनु होला ।)

Specimen Signature (नमूना दस्तखत)

In Reimbursement :

Please Debit my/our Account No. (कृपया मेरो/हाम्रो खाता नं. डेबिट गरि)

Cash enclosed (नगद संलग्न) Cheque enclosed (चेक संलग्न)

For Wire/SWIFT Transfer Only. (वायर/स्विफ्ट रकमान्तरको लागि मात्र)

Other Bank Charge (अन्य बैंक शुल्क): _____

OUR (हाम्रो)

BEN (प्रापक)

SHA (भागको आधारमा)

In case of import payment (सामान आयातको हकमा) :

Goods Detail (सामानको विवरण) : _____

Customs Office (भन्सार कार्यालय): _____

Exim Code (निकासी वा पैठारी संकेत नं.) : _____

If conductor maintains account at Laxmi Sunrise Bank, A/c No. (यदि वाहकको लक्ष्मी सन्राइज बैंकमा खाता रहेमा, खाता नं.) _____
or Conductor's Detail (वा वाहकको विवरण)

Name (नाम) : _____

CTZ. NO. (नागरिकता नं.) : _____ Issue Date (जारी मिति) _____ Issue Place (जारी जिल्ला) _____

I/we hereby agree to abide by the prevailing rules and regulations of the Bank. (म/हामी प्रचलित कानूनको पालना गर्न मञ्जुर गर्दछु/छौं ।)

Name (नाम) : _____

PAN No. (पान नं.) : _____

Company's Seal (कम्पनीको छाप) _____ Applicant's Signature (निवेदकको दस्तखत) _____ Contact No. (सम्पर्क नं.) : _____

Demand Draft/ Manager's Cheque issued by Laxmi Sunrise Bank Limited as detailed above has been received by me.

(लक्ष्मी सन्राइज बैंकबाट जारी माथि उल्लेखित विवरणको डिमाण्ड ड्राफ्ट/मैनेजर्स चेक बुझिए ।)

Receiver's Signature (बुझिल्लेको दस्तखत)

For Bank's use only

Checklist :

● Payment Terms: _____ ● Country of Origin: _____

● H.S. Code: _____

Date
मिति : D D M M Y Y Y Y

Transaction Ref. No. :

Nepalese Rupees :

Transfer Amount FCY :

Commission :

Rate :

Telex Cost :

Total :

Prepared By _____

Approved By _____

Bank Copy (बैंक प्रति)

Sender Details (Not mandatory for Account Holder) पठाउनेको बिबरण (खातावालालाई अनिवार्य नहुने) ।

Name (नाम) :	Mr./Mrs/Miss. (श्री/श्रीमती/सुश्री) :			
	Nationality (राष्ट्रियता) :	Gender <input type="checkbox"/> Male (लिंग) : (पुरुष)	<input type="checkbox"/> Female (महिला)	<input type="checkbox"/> Other (अन्य)
Husband/Wife (पति/पत्नी)	Mr./Mrs. (श्री/श्रीमती) :			
Father (बाबु)	Mr. (श्री) :			
Grandfather/Father In law (बाजे/ससुराको नाम)	Mr. (श्री) :			
Address (ठेगाना)	Province (प्रदेश) :	District (जिल्ला) :	Municipality/RM (न.पा./गा.पा.) :	
	Ward No. (वडा नं.) :	Village/Tole (गाउँ/टोल) :	House No. (घर नं.) :	
	Phone No (टेलिफोन नं.) :	Mobile No. (मोबाइल नं.) :	Email (इमेल) :	
Citizenship (नागरिकता)	Citizenship No. (नागरिकता नं.) :	Issued By (जारी गर्ने कार्यालय) :	Issued Date (जारी मिति) :	
Passport (पासपोर्ट)	Passport No. (पासपोर्ट नं.) :	Issued By (जारी गर्ने कार्यालय) :	Issued Date (जारी मिति) :	
Driving License (सवारी चालक अनमति पत्र)	Lic. No. (अनुमति पत्र नं.) :	Issued By (जारी गर्ने कार्यालय) :	Issued Date (जारी मिति) :	
Voter Card (मतदाता कार्ड)	Voter Card. No. (मतदाता कार्ड नं.) :	Issued By (जारी गर्ने कार्यालय) :	Issued Date (जारी मिति) :	

Terms & Condition (शर्तहरू)

- The Bank accepts for transmission only and at the customer's risk for items not payable at this branch of the Bank. The Bank will not be responsible for any losses or delays which may be caused by strike or other causes beyond its control not for any act, omission, neglect, default, failure or insolvency of any correspondents, agents or subagents or of its own or their employees. (बैंकले रकम स्थानान्तरणको लागि मात्र र बैंकको शाखाबाट भुक्तानी गर्न नसकिने गरि केवल ग्राहकको जोखिममा रकम स्थानान्तरणको आवेदन स्वीकार गर्नेछ । हडताल तथा बैंकको नियन्त्रण बाहिरको अन्य कुनै कारण वा आफ्नै वा आफ्ना कर्मचारी वा प्रतिनिधि वा सहायक प्रतिनिधि वा अन्य कुनै सम्पर्क अधिकृतको कुनै कार्य, छुट, लापरवाही, गल्ती, असक्षमता वा दामासाहिको कारणले हुन सक्ने कुनै नावसानी वा ढिलाइको लागि बैंकले कुनै जिम्मेवारी लिने छैन ।)
- The applicant must ensure the name, account number and other required details in this transfer request are correct. The Bank will not be responsible for transfer of amount in wrong account due to difference of name, account number and other details provided by the applicant. (रकमान्तर गर्ने ब्यक्ति स्वयंमले नाम, खाता नं. र अन्य बिबरणहरू निवेदनमा सहि लेखिएको कुरा सुनिश्चित गर्नुपर्ने छ । निजले उपलब्ध गराएको नाम, खाता नं. तथा अन्य विवरण फरक भएको कारणले गलत खातामा रकम जम्मा हुन गएको बैंक जिम्मेवारी हुने छैन ।)
- All remittances are subject to applicable charges as per the Bank's schedule of service charges as revised from time to time and such charges may be directly debited by the Bank from the relevant customer's account. (सम्पूर्ण विप्रेषणहरूमा बैंकको शुल्कहरूको सूची तथा सोमा बैंकले समय समयमा गर्ने संशोधन बमोजिम शुल्क लाग्नेछ र यस्ता शुल्क बैंकले सम्बन्धित ग्राहकको खाताबाट सोभै रकम खर्च लेखि असुल गर्न सक्नेछ ।)

Applicant's Signature (निवेदकको दस्तखत)